



सुश्री Cheryl Watson-Harris, सुपरिवेक्षक

सुश्री Vickie B. Turner, बोर्ड अध्यक्ष  
श्री Dijon DaCosta, उपाध्यक्ष  
सुश्री Anna Hill  
श्री Marshall D. Orson  
सुश्री Deirdre Pierce  
सुश्री Allyson Gevertz  
डा. Joyce Morley

**प्रेस निमन्त्रणा सम्पर्क:**

नोभेम्बर 05, 2021

Portia Kirkland, 678-427-4898

Carla Parker, 404-734-1717

**DEKALB COUNTY SCHOOL DISTRICT ले E-SPLOST को बृहत् गुरुयोजना, प्रस्तावित विद्यालय परियोजनाहरू तथा सुधारहरूका लागि आगामी कदमहरूको बारेमा घोषणा गर्न गइरहेको छ**

STONE MOUNTAIN, Ga. – DeKalb County School District का अधिकारीहरूले डिस्ट्रिक्ट भित्रका विद्यालयहरू तथा संरचनाहरूको सुधारको खाका प्रदान गर्दै सोमबार, नोभेम्बर 8 का दिन बृहत् गुरुयोजनाको कार्यान्वयनको बारेमा घोषणा गर्ने छन्। विद्यालयहरू तथा संरचनाहरूको सुधारका लागि भर्खरै अनुमोदन गरिएको E-SPLOST (Education- Special Purpose Local Option Sales Tax) को कोश प्रयोग गरिनेछ।

**मिति:** सोमबार, नोभेम्बर 8, दिउँसो 2:45

**कहाँ:** DeKalb County School District, Administrative and Instructional Complex | 1701 Mountain Industrial Blvd, Stone Mountain, GA 30083

**वक्ताहरू:**

DCSD की सुपरिन्टेन्डेन्ट Cheryl Watson-Harris DeKalb शिक्षा समिति  
DeKalb शिक्षा समितिका अध्यक्ष Vickie Turner

“हामी पारदर्शिता तथा सरोकारवालाको सहभागिता प्रति निरन्तर रूपमा प्रतिबद्ध छौं, यस प्रतिबद्धताको हिस्साको रूपमा, हामीले अनुमोदित E-SPLOST कोषलाई निरन्तरता दिनका निम्ति योजना बनाएका रूपान्तरण परियोजनाहरूको बारेमा कुरा सुन्न हामी समुदायलाई निमन्त्रणा गरिरहने छौं,” DeKalb की सुपरिन्टेन्डेन्ट Cheryl Watson-Harris ले भन्नुभयो।

**E-SPLOST को बारेमा जानकारी**

DeKalb County का मतदाताहरूद्वारा नोभेम्बर 2 मा E-SPLOST को प्रस्ताव पारित भएको थियो जसमा 81 प्रतिशत मत प्रस्ताव अनुमोदन गर्ने पक्षमा परेको थियो। E-SPLOST को व्यवस्था अनुसार अर्को पाँच वर्षसम्मका लागि DeKalb काउन्टीमा खरिद गरिएका वस्तुहरू तथा सेवाहरूमा एक प्रतिशत खरिद तथा प्रयोग कर लाग्नेछ। DCSD का लागि यो E-SPLOST निरन्तरता हो। E-SPLOST को V (पाँचौं) कोश सङ्कलन जुलाई 2017 देखि जून 2022 सम्म चल्नेछ। E-SPLOST को VI (छैठौं) सङ्कलन जुलाई 2022 देखि जून 2027 सम्म चल्नेछ भनेर तय गरिएको छ। DCSD ले अनुमान गरेको छ कि यो करले \$660 मिलियन देखि \$700 मिलियन बराबरको राजस्व तथा कोश उठाउनेछ र उक्त रकम विद्यालय सुधार तथा कार्यक्रम सुधार परियोजनाहरूमा प्रयोग गरिनेछ।

E-SPLOST का परियोजनाहरूमा Cross Keys भित्र नयाँ उच्च विद्यालय निर्माण गर्ने; एउटा नयाँ माध्यामिक विद्यालय, उच्च विद्यालय र नजिकैको Dresden आधारभूत विद्यालयहरू सहित Sequoyah विद्यालय समूह बनाउने; McNair उच्च विद्यालयलाई Career Tech Academy मा रूपान्तरण गर्ने; Dunaire तथा Allgood आधारभूत विद्यालयहरूलाई एक आपसमा गाभेर प्रारम्भिक सिकाइ केन्द्रको साथमा नयाँ विद्यालय बनाउने, Hawthorne आधारभूत विद्यालयलाई पुनर्निर्माण गर्ने कुराहरू पर्छन् ।

अन्य परियोजनाहरूमा Avondale High School लाई नयाँ भवन तथा रङ्गशालामा सारेर प्रदर्शनी कलाको एकेडेमी बनाउने; Towers High School को रूपान्तरणको साथमा साइबर प्रविधि तथा इन्जिनियरिङ एकेडेमी स्थापना गर्ने; Dresden Elementary School लाई पुनर्निर्माण गर्ने; Stoneview Elementary School लाई पुनर्निर्माण गर्ने; Jolly Elementary School लाई पुनर्निर्माण गर्ने, Austin आधारभूत विद्यालयलाई किन्डरगार्टन देखि ग्रेड 8 सम्म बनाउने; प्रारम्भिक सिकाइ केन्द्रहरू थप गर्ने; र प्राविधिक पूर्वाधारहरूमा थप सुधार गर्ने कुराहरू पर्छन् ।

थप जानकारीका लागि, कृपया [www.dekalbschoolsga.org/e-splost](http://www.dekalbschoolsga.org/e-splost) मा जानुहोला ।

###